

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना १

श्री ५ को सरकारले भन्सार ऐन, २०१६ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी खण्ड ३७ पूर्वातिरिक्ताङ्क १५ (क१) मिति २०४४।३।२५ को भाग ३ मा प्रकाशित यस मन्त्रालयको सूचना नं. ३ को दफा २ को तेस्रो हरफमा “आयात गरिने तामा” भन्ने शब्दहरूपछि “पित्तलको तार” भन्ने शब्दहरू थपेको छ।

सूचना २

श्री ५ को सरकारले भन्सार ऐन, २०१६ को दफा ६ र बिक्रीकर ऐन, २०२३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी निम्न सामानहरूको पैठारीमा लाग्ने भन्सार महसुल तथा बिक्रीकरमा सम्बन्धित विभागको सिफारिशमा निम्नबमोजिम गरी छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरेको छ।

१. उद्योगको उत्पादन कार्यको लागि मुख्य रूपमा प्रयोग हुने यन्त्र, उपकरण तथा औजारहरू उद्योगको स्वीकृत स्कीमबमोजिम आयात गर्दा एक पटकको लागि त्यस्ता यन्त्र, उपकरण तथा औजारहरूमा लाग्ने भन्सार महसुलमा ८० (असी) प्रतिशत छुट दिने।
२. बिक्रीकर दरबन्दीमा उल्लेख नभएका र बिक्रीकर दरबन्दीमा माफी जनिएका वस्तुहरू उत्पादन गर्ने उद्योगहरूले पैठारी गर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकिङ्ग मेटेरियलमा लाग्ने अतिरिक्त भन्सार महसुल र बिक्रीकर पूर्णरूपमा छुट दिने।
३. औषधी उद्योगको लागि आवश्यक पर्ने प्याकिङ्ग मेटेरियलहरू ग्याँस बोटल, भेल्ट, एस्पुल्स, रबर प्लग, आल्मुनियम क्याप, प्लाष्टिक वा आल्मुनियम हैंगर वेल्ड र लेवलमा लाग्ने भन्सार महसुल दरमा आंशिक छुट दिई ५ प्र.श. मात्र भन्सार महसुल लिने र बिक्रीकर पूरै छुट दिने। साथै औषधी उद्योगले आयात गर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र रासायनिक पदार्थको पैठारीमा लाग्ने बिक्रीकर पूर्णरूपमा छुट दिने।
४. आल्मुनियम उद्योगले पैठारी गर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र रासायनिक पदार्थमा लाग्ने साधारण तथा अतिरिक्त भन्सार महसुल दरमा ५० प्र.श. छुट

(३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

४८९